

Unaudited Standalone Statement of Financial Position

As on Poush 30, 2082 (Jan 14, 2026)

Particulars	As on Poush 30, 2082 (Jan 14, 2026)	As on Poush 29, 2081 (Jan 13, 2025)
ASSETS		
Non Current Assets:		
Property, Plant and Equipment	18,053,283,178	18,710,102,524
Intangible Assets	78,798,175	81,857,434
Right of Use Asset	-	1,554,081
Investment in subsidiary and associate	165,034,800	165,034,800
Current Assets:		
Inventories	1,531,751,772	2,047,506,947
Trade Receivables	1,461,232,159	1,731,181,991
Contract Assets	5,466,428	10,240,979
Cash and Cash Equivalents	325,784,037	146,978,358
Other Financial Assets	108,907,909	82,011,843
Prepayments	28,696,615	25,549,142
Other Current Assets	144,797,376	212,936,305
Current Tax Asset	6,893,957	6,904,896
Total Assets	21,910,646,406	23,221,859,300
EQUITY AND LIABILITIES		
Equity:		
Equity Share Capital	5,024,454,270	4,567,685,700
Retained Earnings	687,055,691	1,376,042,145
Share Premium	2,658,468,185	2,658,468,185
Total Equity	8,369,978,146	8,602,196,030
Liabilities:		
Non Current Liabilities		
Long term Financing		
- Secured	6,731,459,917	6,588,186,231
Non-Current Financial Liability	2,213,909,977	2,164,459,977
Lease liability	-	2,031,008
Deferred Tax Liability (Net)	197,677,398	261,681,778
Current Liabilities		
Borrowings - Short Term	3,035,209,185	3,576,163,701
Trade Payables	534,148,486	1,020,635,392
Other Financial Liabilities	770,263,593	795,756,151
Contractual liabilities	57,999,704	210,749,032
Total Equity & Liabilities	21,910,646,406	23,221,859,300

Unaudited Standalone Statement of Profit or Loss

For the Period ended Poush 30,2082 (Jan 14, 2026)

Particulars	Period Ended Poush 30, 2082 (Jan 14, 2026)	Period Ended Poush 29, 2081 (Jan 13, 2025)
Income		
Revenue from Operations	2,081,548,149	1,731,953,653
Cost of Sales	(1,676,051,327)	(1,614,493,389)
Gross Profit	405,496,822	117,460,264
Other Income	16,982,308	669,386
	422,479,130	118,129,650
Expenses		
Administrative, Selling & Distribution Expenses	(86,386,716)	(119,034,683)
Depreciation and Amortization	(332,184,824)	(335,857,828)
Profit from Operations	3,907,590	(336,762,861)
Finance Costs	(337,798,906)	(480,791,253)
Profit Before Tax	(333,891,316)	(817,554,114)
Income Tax Expense:		
Income Tax	(169,823)	(34,053)
Deferred Tax	69,158,432	150,484,715
Net Profit for the year	(264,902,707)	(667,103,452)

Note:

1. The above mentioned figures are provisional only and subject to change during the statutory audit of the books of accounts.
2. Previous Period's figures 'have been restated, regrouped & rearranged wherever necessary.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची

(नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.व. २०८२/०८३ को दोश्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :-

क) यस संस्थाको दोश्रो त्रैमासिकको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ । यस अवधिको सम्बद्ध संस्थाहसंग भएको कारोवारको विवरण (मु.अ.कर बाहेक) निम्न अनुसार रहेको छ :-

क्र.स.	सम्बद्ध संस्थाहरूको नाम	खरिद रकम	विक्रि रकम
१.	सगरमाथा प्रिकाष्ट सोलुसन्स प्रा.लि.	९,६२,९९२।	७४,३०,४४॥
२.	सगरमाथा रेडिमिक्स कंक्रीट प्रा.लि.		१,३१,७१,०२३॥
३.	एस. डि. पी. एल. ट्रेड प्रा.लि.	३१,१३१॥	
४.	त्रिवेणी सिन्याक्स प्रा.लि.	२६,७७२,३७४।	
५.	पुजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.	२१,४२,४२७॥	
६.	त्रिवेणी व्यापार कम्पनी प्रा.लि.	२१८,२३०॥	
७.	मनकामना माइन्स एण्ड मिनेरल्स प्रा.लि		२०,८८,९१७॥
८	गोपाल राय पुष्पोत्तमलाल ट्रेडिङ प्रा.लि.	६०,९३,६९८।	

ख) प्रमुख वित्तीय अनुपातहरू :-

प्रति शेयर आम्दानी	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
(५.२७)	१६६.५८	४३६.०८	.८२

२. व्यवस्थापकीय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण :

- सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढि उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितीमा विक्रीमा अपेक्षा लिय अनुसार वृद्धि नभएको तर गत अवधि संगको तुलनामा यो अवधिमा सुधार भएको देखिन्छ ।
- यस समिक्षा अवधिमा तरलता लगायत अन्य कुरा सन्तोषजनक रहेको छ ।

ख) आगामी अवधीको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेशणात्मक विवरण :

- आगामी अवधिमा भौतिक संरचनाहरूको निर्माण कार्यमा पनि वृद्धि आउने हुदा सिमेन्टको मागमा वृद्धि आउने समय रहेको विगतको अनुभवबाट अनुमान गर्न सकिन्छ, सो समयमा सिमेन्टको मागमा वृद्धि आउने भएकोले विक्रि वितरणमा पनि वृद्धि आउने अपेक्षा गर्न सकिन्छ ।
- आगामि फाल्गुन २१ गते सम्पन्न गर्ने गरि सरकारद्वारा घोषणा गरिएको मध्यावधि निर्वाचनको कारण विकास निर्माण सम्बन्धि कार्य अगाडि बढ्न नसक्दा आगामि अवधिमा सिमेन्टको विक्रि वितरणमा असर पर्ने देखिन्छ ।
- यस अवधिमा पी. पी. सी. सिमेन्टको भारत बजारमा विक्रीको अनुमति प्राप्त भएकोले आगामि अवधिमा निर्यात व्यापारमा पनि सुधार आउनेमा व्यवस्थापकको पुर्ण अपेक्षा रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा र नगद प्रवाहमा तात्त्विक असर पर्नसक्ने घटना, अवस्था आदि भएमा सोको विश्लेषणात्मक विवरण :

बैकको व्याजमा कटौती,लागत खर्चमा सुधार तथा कोइलाको मूल्य कम हुन गएको कारण यस त्रैमासिकमा सकारात्मक प्रभाव देखिएको भएतापनि सिमेन्ट उद्योगहरूलाई समग्ररूपमा अझै सुधार गर्नुपर्ने देखिएको छ ।

नगद प्रवाह लगायतका कुरालाई तत्काल तात्त्विक असर पर्न सक्ने घटना, अवस्था भने पाइएको छैन ।

३. कानुनी कारवाहि सम्बन्धी विवरण :-

- (यस संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए सोको जानकारी)
- (क) कम्पनीबाट सिमेण्ट खरिद गरी कम्पनीलाई भुक्तानी नदिएको विरुद्ध रकम असुलीका लागि श्री काठमाडौँ जिल्ला अदालतमा फिरीद दायर गरी विचाराधिन रहेको ।
- (ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए जानकारी प्राप्त नभएको

(ग) कम्पनीको संस्थापक वा संचालक विरुद्ध यस अवधिमा आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त नभएको ।

४. संस्थाको शेयर कारोवार सम्बन्धि विवरण :-

(क) धितोपत्र बजारमा भएको यस संस्थाको शेयरको कारोवारमा हुने उतार चढाव खुल्ला बजारको सिद्धान्त अनुसार हुने गरेको छ ।

ख) यस त्रैमासिक अवधिको शेयर सम्बन्धी कारोवार विवरण :

अधिकतम मूल्य रु.	न्यूनतम मूल्य रु.	अन्तिम मूल्य रु.	कारोबार दिन	कारोबार शेयर संख्या
४७५।	४०५।	४२८।	५५	१२,००,६५८।

५. समस्या तथा चुनौतिहरू :-

- आर्थिक मन्दी
- विकास निर्माणको कार्यमा आएको हास
- प्रतिस्पर्धात्मक बजारमा विक्री मूल्यमा अपेक्षा अनुसार वृद्धी गर्न नसकिने
- सिमेन्टको कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् अनुमतिमा धेरै समय लाग्ने
- खपतको तुलनामा सिमेन्ट उत्पादन अधिक हुनुको प्रत्यक्ष असर आम्दानीमा पर्नु
- राजनैतिक अस्थिरता

६. संस्थागत सुशासन :-

संस्थागत सुशासनको लागि व्यवस्थापकीय संचालक तथा जिम्मेवार व्यक्तिहरूबाट लेखा परिक्षण समिति तथा आन्तरिक व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने, आन्तरिक लेखा परिक्षण कार्यलाई प्रभावकारी बनाउने,कारोवारलाई चुस्त दुरुस्त बनाउने र सोमा आकर्षित हुने ऐन तथा नियमहरू पालना गरि संस्था संचालन गरिएको छ ।

७. सत्य तथ्य सम्बन्धमा अध्यक्षको उद्घोष :-

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछुकि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य तथा पुर्ण छन् र लगानीकर्ताहरूलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण,सुचना तथा जानकारी लुकाईएको छैन ।